

नयाँ कोरोनाभाइरसको संक्रमणको बारेमा

■ नयाँ कोरोनाभाइरसको संक्रमण भनेको के हो ?

'कोभिड-१९' नाम दिइएको यो नयाँ प्रकारको कोरोनाभाइरस जुन श्वासप्रश्वासमा हुने संक्रमण हो र सन् २०१९ को डिसेम्बरमा चीनको हुबेई प्रान्तबाट फैलिएको थियो। यसका लक्षणहरू खोकी लाग्ने, ज्वरो आउने तथा निमोनिया हुने हुन। भाइरस संक्रमित ब्यक्तिले हाच्छिउ गर्दा, खोक्दा वा थुक्दा यो भाइरस बाहिर निस्कन्छ, र स्वासको माध्यम द्वारा अन्य ब्यक्तिमा सर्छ। भाइरस संक्रमित ब्यक्तिले हाच्छिउ गर्दा वा खोक्दा प्रयोग गरेको हातले छोएको वरपरको बस्तुहरूमा भाइरस टासीन्छ। जब अरु ब्यक्तिले उक्त बस्तुहरूलाई छुन्छन् र त्यहि हातले मुख र नाक छोएमा ति ब्यक्तिलाई पनि संक्रमित गर्दछ।

- खोकि वा ज्वरो आएको छ भने तुरुन्त स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्। (37.5°C~, 4days~)
- स्वास्थ्य केन्द्रका निर्देशनहरू पालना गरि, मास्कको प्रयोग गरि चिकित्सा संस्थानसँग परामर्श लिनुहोस्।

■ कुनै पनि ब्यक्तिमा हुन सक्ने संक्रमणको रोकथाम र फैलिन नदिनु महत्वपूर्ण कुरा हो

ब्यक्तिगत रुपमा गर्न सकिने रोकथामका उपायहरू

- बाहिर बाट फर्कने बित्तिकै हात धुने, मुख कुल्ला गर्ने
- रक्सी कीटाणुशोधन प्रयोग गरि हात र औलालाई कीटाणुमुक्त गर्ने
- मानिसहरूको भिडभाड हुने ठाँउहरूमा नजाने
- कोठालाई उचित तापक्रममा राख्ने र भन्टिलेसनको प्रयोग गर्ने
- नियमित जीवन र प्रशस्त आराम गर्ने
- सन्तुलित आहार र प्रशस्त पानी पिउने



खोक्ने तरिका बाट फैलिन सक्ने संक्रमण रोक्नको लागि उपायहरू

- खोकी तथा हाच्छिउ लाग्ने जस्ता लक्षणहरू देखा परेको छन् भने मास्क लगाउने
- मास्क नभएको खण्डमा खोक्दा वा हाच्छिउ गर्दा टिस्यू तथा हातको बाउलाले मुख र नाक छोप्ने

नयाँ कोरोनाभाइरस सम्बन्धि बहुभाषी जानकारी (सरल जापानी भाषा, अंग्रेजी)

<http://www.clair.or.jp/tabunka/portal/info/contents/114517.php>



नयाँ कोरोनाभाइरसको बारेमा टेलिफोन परामर्श सेवा उपलब्ध छ।

टेलिफोन नम्बर	050-3101-3495	मिति र समय	(सोम) - (शुक्र) बिहान 9 बजे देखि - बेलुका 5 बजे (खाजा ब्रेकको समयमा पनि सेवा उपलब्ध छ) यद्यपि सार्वजनिक विदाहरू र नयाँ वर्षको छुट्टीहरूमा बन्द हुन्छ ।
उपलब्ध भाषाहरु	जापानी अंग्रेजी चीनियाँ कोरियाली भियतनामी नेपाली इन्डोनेसियाली फिलिपिनो थाई पोर्तुगाली स्पेनिश हिन्दी		

संपर्क ठेगाना	विदेशीहरूको लागि फुनाबाशी शहर परामर्श केन्द्र
---------------	---

हात धुने गरौ

साबुनलाई फिज निकाल्ने र निम्न प्रक्रियाले धुने गरौ

हात धुनु अधिको तयारी

- ◆ नङहरू छोटो गरि काटनु भएको छ ?
- ◆ घडी वा औंठी फुकाल्नु भएको छ ?

Check !



फोहोर जम्मा हुन सजिलो भागहरू

- ◆ औंलाको टुप्पो
- ◆ औंलाहरूको बीच भाग
- ◆ बुढी औंलाको वरिपरि
- ◆ नाडी
- ◆ हातको चाउरी परेको भाग

(१) साबुनलाई फिज निकाली हल्केला राम्रोसंग मिच्ने



(२) हातको पछाडिको भागलाई राम्रोसंग मिच्ने




(३) औंलाको टुप्पोलाई रगड्ने



(४) औंलाहरूको बीच भागमा धुने



(५) बुढी औंला र हल्केलालाई माड्ने



(६) नाडी धुने



साबुनलाई राम्रो सँग पखाली, शुक्खा हुने गरि सफा टावेलले हात पुछौ

